

सिटी अफ पिट्सबर्गले COVID-19 को समयमा सामुदायिक बगैँचा र एडप्ट-अ-लट (Adopt-A-Lot) साइटहरूको लागि गार्डेनिङ मार्गनिर्देशनहरू घोषणा गर्दछ

PITTSBURGH, PA (अप्रिल 28, 2020)

– सिटी प्लानिङ र सार्वजनिक कार्य विभाग मार्फत सिटीले सर्वसाधारणको लागि CDC स्वास्थ्य मार्गनिर्देशन कायम राख्ने समयमा सामुदायिक बगैँचा प्रयोग गर्ने सम्बन्धी मार्गनिर्देशनहरू घोषणा गरेको छ।

सामुदायिक बगैँचा र एडप्ट-अ-लट (Adopt-A-Lot) साइटहरू खुला छन् तर पहिलो प्राथमिकता भनेको सबै समयमा एक-

अर्कालाई सुरक्षित राख्नु हो। सामुदायिक सदस्यहरू सार्वजनिक गार्डेनिङ ठाउँहरू प्रयोग गर्ने समयमा स्वस्थ रहन्छन् भनी सुनिश्चित गर्नको लागि, निम्न मार्गनिर्देशनहरू स्थापित गरिएको छ:

- शंका लाग्दा, घरमै बस्नुहोस्। तपाईं वा तपाईंको घरको कोही बिमारी हुनुहुन्छ, तपाईं कमजोर जनसंख्याको सदस्य वा वृद्ध व्यक्ति हुनुहुन्छ भने बगैँचामा नआउनुहोस्।
- स्वयंसेवक दिनहरूमा जति सानो भएपनि समूह आयोजना नगर्नुहोस्।
- एकलै वा आफ्नो घरका उपस्थित सदस्यहरूसँग बगैँचा जानुहोस्।
- यदि बगैँचामा धेरै मानिसहरू छन् भने, पछि फर्केर आउनुहोस्। बगैँचामा एकपटकमा 1 देखि 3 जना मानिस सीमित गर्नुहोस्।
- सामूहिक ड्यूटीको लागि अनलाइन कार्य सूची बनाउनुहोस्। व्यक्तिगत रूपमा गरिने कार्य समुदायद्वारा पनि साझा गर्न सकिन्छ।
- सार्वजनिक स्थलमा यी मार्गनिर्देशन र नियमहरूको चेतावनी संकेतक पोस्ट गर्नुहोस्।

बगैँचामा हुँदा, निम्न कार्य गर्न महत्त्वपूर्ण हुन्छ:

- अन्य व्यक्तिहरूसँग कम्तीमा पाखुरा र बेल्लाको लम्बाईमा रहेर सामाजिक दूरी कायम राख्नुहोस्।
- मास्क लगाउनुहोस् वा कपडाले आफ्नो मुख र नाक छोप्नुहोस्।
- धेरैजसो छोइने सतहहरूदेखि सतर्क रहनुहोस् र ह्याण्डल, पानीको स्पिगट, शेड ढोकाहरू, आदिलाई कीटाणुरहित बनाउनुहोस्। सामुदायिक उपकरणहरू प्रयोग नगर्नुहोस् र आफ्नो लिएर आउनुहोस्।
- तपाईंले बगैँचामा लिएर आउनुभएको सबै व्यक्तिगत वस्तुहरू र फोहोरलाई हटाउनुहोस्।
- तपाईंले बगैँचामा उप्जाएको सबै उत्पादनलाई पूर्णरूपमा धुनुहोस्।
- आफ्नो अनुहारमा नछुनुहोस्।
- आफ्ना हात नियमित रूपमा धुनुहोस्।

एडप्ट-अ-लट (Adopt-A-Lot) साइटहरूको बारेमा थप जानकारी <https://pittsburghpa.gov/dcp/programs/adopt-a-lot/index.html> मा फेला पार्न सकिन्छ।

सामुदायिक बगैँचाको बारेमा थप जानकारी <https://pittsburghpa.gov/dpw/garden-plots> मा फेला पार्न सकिन्छ।

थप जानकारीका लागि:

Shelly Danko+Day

सिटी प्लानिङ विभाग

shelly.dankoday@pittsburghpa.gov